

UW–Madison मा परिसर योजना र व्यवस्थापनका (*Facilities Planning and Management*) संयुक्त उपकुलपतिको रूपमा उम्मेदवार हुने अवसर पाउँदा म कृतज्ञ छु । मलाई विश्वास छ *UW–Madison* ले मलाई उच्च दक्ष र व्यावसायिक कार्यबलसँग काम गर्ने असाधारण अवसर प्रदान गर्नेछ । योजना, स्थान व्यवस्थापन, मास्टर प्लानिङ्ग, परियोजना व्यवस्थापन, डिजाइन, निर्माण, घरजग्गा, व्यापार, पूँजीगत वित्त, बजेट, ठेक्का, सूचना प्रविधि, मर्मत, उपयोगिता, पार्किङ्ग र यातायात सहित सुविधाहरू नेतृत्व र व्यवस्थापन, वातावरणीय, दिगो विकास, सुरक्षा, आवास, ऊर्जा र युनियनहरूसँगको काम गर्ने सबै क्षेत्रहरूमा मेरो व्यापक अनुभवले मलाई यो कार्यपदको लागि विशिष्ट रूपमा योग्य बनाउँदछ ।

अहिले, *George Mason University* परिसरको उपसभापतिको रूपमा, म \$100 मिलियन भन्दा बढीको वार्षिक डिजाइन र निर्माण कार्यक्रम र लगभग \$46 मिलियनको सञ्चालन बजेट व्यवस्थापन गर्दछु ।

थप रूपमा, म सबै परिसर प्रकार्यहरूको निरन्तर प्रक्रिया सुधार र अनुसन्धानको लागि बहु क्याम्पसहरूमा लगभग ३९,००० विद्यार्थीहरूको *Research I* विश्वविद्यालयको १३७ भवनहरूमा ९ मिलियन वर्ग फुट भन्दा बढी ठाउँको मर्मत, डिजाइन, र निर्माणको सन्दर्भमा २५० भन्दा बढी कर्मचारीहरूको व्यवस्थापनको लागि जिम्मेवार छु । यसबाहेक, *Naval Facilities Engineering Command, Atlantic* को व्यापार निर्देशक र वरिष्ठ नागरिकको रूपमा, म १३,००० कर्मचारीहरूको र सम्पत्ति व्यवस्थापन, पूँजी सुधार (डिजाइन र निर्माण), ठेक्का, सार्वजनिक कार्यहरू, र वातावरणीय उत्पादनहरू र संयुक्त राज्य अमेरिका, युरोप, अफ्रिका र दक्षिणपश्चिम एशियामा सबै *Naval* स्थापनाहरूको सेवाहरूको लागि जिम्मेवार थिएँ ।

मैले *Bucknell University* बाट सिभिल इन्जिनियरिङ्गमा *Bachelor of Science*, *Old Dominion University* बाट इन्जिनियरिङ्गको *Master*, र *College of William and Mary* बाट *Master of Business Administration* सहित धेरै डिग्रीहरू कमाएको छु । म एक दर्ता भएको व्यावसायिक इन्जिनियर (*Registered Professional Engineer*) पनि हुँ । मलाई विश्वास छ कि मेरो बलियो परिसर व्यवस्थापन पृष्ठभूमि, असाधारण कार्य नैतिकता, र दवावमा राम्रोसँग काम गर्ने क्षमताले मलाई गुणस्तरीय उत्पादन र सेवाहरू समयमै र प्रभावकारी रूपमा उत्पादन गर्न उत्कृष्ट बन्न अनुमति दिँदछ । परिसरका संयुक्त उपकुलपतिको रूपमा *UW–Madison* को लागि मेरो सीप र नेतृत्व क्षमताहरू बहुमूल्य हुनेछन् भन्ने म भित्रैबाट विश्वास गर्दछु । तपाईंको विचारको लागि धन्यवाद ।